

દુઆએ સબાહ

- : પ્રકાશક : -

હાજી નાજી મેમોરીયલ ટ્રસ્ટ

માળી ટેકરા, આંબાયોક, ભાવનગર

ફોનનંબર : (૦૨૭૮) ૨૫૧૦૦૫૬ / ૨૪૨૩૭૪૬

... Kitab Downloaded from ...

www.hajinaji.com

● **LIKE US ON FACEBOOK** ●

www.facebook.com/HajiNajiTrust

નોંધ.....

→ વધુ કિતાબો ડાઉનલોડ કરવા માટે www.hajinaji.com પર લોગ ઓન કરો.

→ કિતાબમાં કોઈ ભૂલચૂક જણાય તો પેજની વિગત અને કિતાબનું નામ જાણ કરવા વિનંતી.

hajinajitrust@gmail.com

દુઆએ સબાહ

વે હઝરત અમીરુલ મોઅમેનીન
ઇમામ અલી (અ.સ.)કી દુઆ હય.
અલ્લામા મજલીસીને વે દુઆ અપની
કિતાબ બેહારુલ અન્વારકી કિતાબે દુઆ
ઓર કિતાબુસ્સલાતમેં દર્જ કી હૈ ઓર વે
ભી ફરમાયા હય કે વે મશહુર
દુઆઓમેંસે હય ઓર અલ્લામા
મજલીસીને ફરમાયા હય કી ઇસ દુઆકા

ફરીઝએ સુબ્હકે બાદ પઢા જાના મશહુર
હય.

بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ

ખુદા કે નામસે (શરૂઆ) જો મહેરબાન, નિહાયત
રહમવાલા હય.

اللَّهُمَّ يَا مَنْ دَلَعَ لِسَانَ الصَّبَاحِ بِنُطْقِ
تَبَدُّجِهِ

अथ माअबूद ! अथ वोह जिसने सुब्हकी
अबानको रेशनी की गोयाछ दी.

وَسَرَّحَ قِطْعَ اللَّيْلِ الْمُظْلِمِ بِغَيَاهِبِ
تَلَجُّجِهِ

ओर अंधेरी रातके टुकड़ोंको लरअती तारीकीयों
समेत भगा दिया.

وَأَثَقَنَ صُنْعَ الْفَلَكَ الدَّوَّارِ فِي مَقَادِيرِ
تَبَرُّجِهِ

ओर धूमते आसमानकी साप्तको उसके
बुरजोंसे मोहकम किया,

وَشَعَّعَ ضِيَاءَ الشَّمْسِ بِنُورِ تَأْجِجِهِ

ओर सूरजकी रोशनीको उसके नूरे इरोआंसे
यमकाया.

يَا مَنْ دَلَّ عَلَى ذَاتِهِ بِذَاتِهِ

अय वो जिसने अपनी आत पर अपनी
आतको दलील बनाया.

وَتَنْزَهُ عَنْ مُجَانَسَةِ مَخْلُوقَاتِهِ

જો અપની મખ્લૂકાતકા હમ જિન્સ હોનેસે પાક

وَجَلَّ عَنْ مُلَاءِمَةٍ كَيْفِيَّاتِهِ

ઓર ઉસકી કયફિયતોંકી મીલાવટસે બુલંદ હય.

يَأْمَنُ قُرْبَ مَنْ خَطَرَاتِ الظُّنُونِ

અય વોહ જો સોચકે ખયાલોંસે કરીબ હય

وَبَعْدَ عَنْ لِحَظَاتِ الْعُيُونِ

ઓર આંખોકી ટીદસે દૂર હય.

وَعَلِمَ بِمَا كَانَ قَبْلَ أَنْ يَكُونَ

ઓર હોનેવાલી ચીઝોંકો હોનેસે પહેલે જાન ચુકા
હય.

يَا مَنْ أَرَقَدَنِي فِي مِهَادِ أَمْنِهِ وَأَمَانِهِ

અય વો જિસને મુજે અપને અમનો સલામતીકે
ગેહવારેમેં સુલાયા

وَ أَيْقَظَنِي إِلَىٰ مَا مَنَحَنِي بِهِ مِنْ مِّنْهِ وَ

إِحْسَانِهِ

ओर अपनी बख्शिश ओर अहसानके पाने के
लिये मुझे बेदार किया.

وَ كَفَّ أَوْ كَفَّ السُّوءِ عَنِّي بِيَدِهِ وَ سُلْطَانِهِ ،

अपनी कुदरतो छकतेदारसे बुराछको मुझ पर
हाथ ढालनेसे रोक.

صَلِّ اللَّهُمَّ عَلَى الدَّلِيلِ إِلَيْكَ فِي الأَيِّلِ الأَ

لِيلِ

अय माअबुद ! रहमत इरमा उस पर जो
तारीक रातमें तेरी तरइ रहनुमाछ करनेवाला,

وَالْبَاسِكِ مِنْ أَسْبَابِكَ بِحَبْلِ الشَّرَفِ

الأَطْوَلِ

तेरे सहारोंमें से शरइकी पाअेदार रस्सीको
पकडनेवाला,

وَالنَّاصِعِ الْحَسَبِ فِي ذُرْوَةِ الْكَاهِلِ

الْأَعْبَلِ

यमकती पेशानीवाला, आखला भानदानमें से,

وَالثَّابِتِ الْقَدَمِ عَلَى زَحَالِيْفِهَا فِي الزَّمَنِ

الْأَوَّلِ

उस्तवार रविशवाला, आगाऊहीसे लगभिशोंके

भवाकेअ पर साबित कदम रहेनेवाला हय.

وَعَلَىٰ إِلَيْهِ الْأَخْيَارِ الْمُصْطَفَيْنِ الْأَبْرَارِ

ओर रहेमत इरमा उस नबीकी नेक़कार
बरगुलीदा भूश किरदार आल पर.

وَافْتَحِ اللَّهُمَّ لَنَا مَصَارِيْعَ الصَّبَاحِ

بِبَفَاتِيْحِ الرَّحْمَةِ وَالْفَلَاحِ

अथ माअबुद ! अपनी रहेमतो बप्पिशिकी
कुंजियोंसे हमारे लिये सुबहके दरवाजे खोल दे.

وَالْبِسْنِي اللَّهُمَّ مِنْ أَفْضَلِ خِلَعِ

الْهُدَايَةِ وَالصَّلَاحِ

अथ माअबुद ! मुजे नेकीओ हिदायतकी
बहेतरीन भलअत पहेना दे.

وَاعْرِسِ اللَّهُمَّ بِعَظَمَتِكَ فِي شَرِبِ جَنَانِي

يُنَابِيعِ الْخُشُوعِ

भुदावंदा ! अपनी अऊमतके बाधस मेरे
दिलमें अपने भौइकी लहेरें दोडा दे.

وَاجْرِ اللَّهُمَّ لِهَيْبَتِكَ مِنْ أَمَاقِي زَفَرَاتِ

الدُّمُوعِ

अय माअबुद ! अपनी हयबतके लिये मेरी
आंभोसे आंसुओंके यश्मे जारी कर दे.

وَإِدِّبِ اللَّهُمَّ نَزَقَ الْخُرُقِ مِنِّي بِأَرْمَةِ

الْقُنُوعِ

भुदाया ! मेरे बुरे भ्यालातको कनाअतकी
लगाम डाल दे.

إِلَهِي إِنْ لَمْ تَبْتَدِئْهُنِي الرَّحْمَةُ مِنْكَ

بِحُسْنِ التَّوْفِيقِ

मेरे अल्लाह ! अगर तुने अपनी रहमतसे
मुझे नेकीकी तौफ़ीक न दी

فَمَنْ السَّالِكُ بِي إِلَيْكَ فِي وَاضِحِ الطَّرِيقِ

तो कौन मुझे तेरी तरफ़ कुशादा राह पर ले
चलेगा ?

وَإِنْ أَسْلَمْتَنِي أَنْتُكَ لِقَائِدِ الْأَمَلِ

وَالْمُنَى

ओर अगर तेरी मोहलतमें हमें उम्मीदो ओर
ज्वाहेशातके कायेदिनके हवाले कर दिया.

فَمِنَ الْبُقَيْلِ عَثْرَاتِي مِنْ كَبَوَاتِ الْهُوَى

तो हमारी लगलीशो को ज्वाहेशातकी ठोकरसे
बयानेवाला कोन होगा ?

وَإِنْ خَذَلْنِي نَصْرُكَ عِنْدَ مُحَارَبَةٍ

النَّفْسِ وَالشَّيْطَانِ

और अगर मेरे नइस ओर शयतानकी जंगमें
तेरी नुसरत मेरे शामिले हाल न हूँ.

فَقَدْ وَكَلْنِي خِذْلَانُكَ إِلَىٰ حَيْثُ النَّصَبِ وَ

الْحِرْمَانِ ،

तो गोया तेरी दूरीने मुझे गमके हवाले कर
दिया.

إِلٰهِي أَتَرَانِي مَا أَتَيْتَكَ إِلَّا مِنْ حَيْثُ

الْأَمَالِ

मेरे मालिक ! आया तेरी नज़रसे में तेरे पास
अपनी ज़्वाहिशोंके लिये आया हूँ.

أَمْ عَلِقْتُ بِأَطْرَافِ جِبَالِكَ إِلَّا حِينَ

بَاعَدَتْنِي ذُنُوبِي عَنْ دَارِ الْوِصَالِ

या मैंने तुजसे उस वक्त तअल्लुक कायेम
किया के जब मेरे गुनाहोंने मुजे तेरे विसालसे
दूर कर दिया !

فَبِئْسَ الْبَطِيَّةُ الَّتِي اَمْتَطْتُ نَفْسِي مِنْ
هُوَ اَهَا

पस, मेरे दिलने ज्वाहिशोंको अपनी बुरी
सवारी बनाया.

فَوَاهَا لَهَا لِبَا سَوَّلْتُ لَهَا ظُنُونُهَا وَمُنَاهَا

પસ, નફરત હય ઉસ પર ઓર ઉસકી ખયાલી
તમન્નાઓં પર

وَتَبَّالْهَا لِحُرَّاتِهَا

ઓર તબાહી હો ઉસકી જો ઉસને અપને આકા
પર યેહ જુરઅત કી હય.

عَلَى سَيِّدِهَا وَمَوْلَاهَا إِلَهِي قَرَعْتُ بَابَ

رَحْمَتِكَ يَدِي رَجَائِي

ਠਲਾਹੀ ! ਮੈਂਨੇ ਅਪਨੀ ਉਮੀਦਕੇ ਠਾਥੀਂ ਤੇਰੇ ਆਭੇ
ਰਹੇਮਤ ਪਰ ਠਸਤਕ ਠੀ.

وَهَرَبْتُ إِلَيْكَ لِأَجْنَابٍ مِنْ فَرْطِ أَهْوَائِي

ਓਰ ਅਪਨੀ ਹਠਸੇ ਕ੍ਰਿਯਾਠਾ ਤਮਨ੍ਨਾਓਂਸੇ ਠਰਕੇ
ਤੇਰੇ ਪਾਸ ਆਗ ਆਯਾ ਠੁੰ,

وَعَلَّقْتُ بِأَطْرَافِ جِبَالِكَ أَنَامِلَ وَلَائِي

ਓਰ ਮੋਹਞਞਤਕੀ ਉਂਗਲਿਯੀਂਸੇ ਤੇਰੇ ਠਾਮਾਨੇ
ਰਹੇਮਤਕੋ ਥਾਮ ਲਿਯਾ ਹਯ.

فَاَصْفَحِ اللَّهُمَّ عَمَّا كُنْتُ أَجْرَمْتُهُ مِنْ

زَلَّتِي وَخَطَايِي

અય માઅબુદ ! મુજસે જો લગાઝિશં ઓર
ખતાએં હુઇ, ઉનસે ચશમ પોશી ફરમા.

وَاقْلِنِي مِنْ صَرْعَةٍ رَدَائِي

ઓર ચાદરકી પાચચીસે સફેં નઝર ફરમા.

فَانِّكَ سَيِّدِي وَمَوْلَايَ وَمُعْتَبِدِي وَ

رَجَائِي

क्युं के, तु मेरा आकाओ मालिक हय. ओर मेरा
सहारा ओर उम्मीद हय.

وَأَنْتَ غَايَةُ مَطْلُوبِي وَمُنَايَ فِي مُنْقَلَبِي وَ

مَثْوَايَ

ओर तु ही छस दुनिया ओर आप्पेरतमें ली
मेरा असली मतलूब ओर मकसूद हय.

إِلٰهِي كَيْفَ تَطْرُدُ مِسْكِينَنَا إِلْتَجَا إِلَيْكَ

مِنَ الذُّنُوبِ هَارِبًا

मेरे माअबुद ! तु उस बेचारेको कयसे निकाल
देगा, तेरे पास जो गुनाहोंसे भाग कर आया
हय.

أَمْ كَيْفَ تُخَيِّبُ مُسْتَرْشِدًا اقْصَدَ إِلَى

جَنَابِكَ سَاعِيًا

या उस तालिबे हिदायत को क्यसे मायूस
करेगा जो तेरे हुजुर दीस्ता हुवा आया हय.

أَمْ كَيْفَ تَرُدُّ ظُمُءًا نَّانًا وَرَدَّ إِلَىٰ حِيَاضِكَ

شَارِبًا

या उस प्यासेको तु क्यसे दूर करेगा जो तेरे
करमके हवळसे प्यास बुझाने आया हय.

كَلَّا وَحِيَاضِكَ مُتْرَعَةٌ فِي ضَنْكِ الْمِحْوَلِ

हरगील नही. के, तेरे इयलके यश्मे ढुश्क
सालीमें ली रवां हय.

وَبَابِكَ مَفْتُوحٌ لِلطَّلَبِ وَالْوُغُولِ

ओर तेरा बाबे करम टाभले ओर सवालके
लिये ढुला हय.

وَأَنْتَ غَايَةُ الْمَسْءُولِ وَنِهَائَةُ
الْبَأْمُولِ

ओर तु सवालकी छन्तेहा ओर उम्मीदकी हद्दे
आप्तिर हय.

إِلٰهِ هٰذِهِ اَزِمَّةٌ نَفْسِيْ عَقَلْتُهَا بِعِقَالِ
مَشِيَّتِكَ

मेरे माअबुद ! ये मेरे नइसकी बागें हय,
जिनको मैंने तेरी मशीय्यतकी रस्सीसे बांध
दिया हय

وَهَذِهِ أَعْبَاءُ ذُنُوبِي دَرَأْتُهَا بِعَفْوِكَ

وَرَحْمَتِكَ

ओर ये हय मेरे गुनाहोंकी गठडियां जो मेंने
तेरी बख्शिशो रहमतके आगे ला रखी हय,

وَهَذِهِ أَهْوَائِي الْمُبْضَلَّةُ وَكَلَّتْهَا إِلَىٰ جَنَابِ

لُطْفِكَ وَرَأْفَتِكَ

ओर येह हय मेरी गुमराहकुन ख्वाहिशें जो
मेंने तेरे लुत्फो करमके सुपुई कर दी हय.

فَاَجْعَلِ اللّٰهُمَّ صَبَاحِيْ هَذَا نَارًا لَا اَعْلَى

بِضِيَّاءِ الْهُدٰى

પસ, અય પરવરદિગાર ! ઇસ સુબ્હકો મેરે
લિયે નૂરે હિદાયત

وَبِالسَّلَامَةِ فِي الدِّينِ وَالدُّنْيَا

ઓર દીનો દુનિયાકી સલામતીકી હામિલ બના
કર નાઝિલ ફરમા.

وَمَسَائِيْ جَنَّةٍ مِنْ كَيْدِ الْعَدٰى

ઓર ઇસ રાતકો દુશ્મનોંકી મક્કારીસે મેરી ઢાલ

وَوَقَايَةً مِنْ مُرْدِيَاتِ الْهَوَىٰ

ઓર હલાક કરનેવાલી હવસકી સિપર બના દે.

إِنَّكَ قَادِرٌ عَلَىٰ مَا تَشَاءُ

બેશક, તુ જો યાહે ઉસ પર કાદિર હય,

تُوْتِي الْمُلْكَ مَنْ تَشَاءُ

જિસે યાહે મુલક દેતા હય,

وَتَنْزِعُ الْمُلْكَ مِمَّنْ تَشَاءُ ،

ओर जिससे याहे वापस ले लेता हय.

وَتُعِزُّ مَن تَشَاءُ

ओर जिसे याहे छळळत देता हय

وَتُنْزِلُ مَن تَشَاءُ ،

ओर जिसे याहे उल्लत देता हय.

بِيَدِكَ الْخَيْرُ ،

हर भलाछ तेरे हाथमें हय.

إِنَّكَ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ،

बेशक तु हर चीज पर क़ादिर हय.

تُؤَلِّجُ اللَّيْلَ فِي النَّهَارِ

रातको दिनमें दायिल करता

وَتُؤَلِّجُ النَّهَارَ فِي اللَّيْلِ

ओर दिनको रातमें दायिल करता हय.

وَتُخْرِجُ الْبَيْتَ مِنَ الْحَيِّ

મુદ્દેકો ઝિંદા ઓર ઝિંદેસે મુદ્દેકો બરામદ કરતા
હય.

وَتَرْزُقُ مَنْ تَشَاءُ بِغَيْرِ حِسَابٍ

ઓર જિસે યાહે બેહિસાબ રિઝક અતા ફરમાતા
હય.

لَا إِلَهَ إِلَّا أَنْتَ

નહીં કોઈ માઅબુદ, સિવાય તેરે,

سُبْحَانَكَ اللَّهُمَّ وَبِحَمْدِكَ

पाक हय तु, अय अल्लाह ओर हम्द तेरे ही
लीये हय.

مَنْ ذَا يَعْرِفُ قُدْرَكَ فَلَا يَخَافُكَ

कोन हय ? जो तेरी कुदरतको पहचाने तो
उससे न डरे !

وَمَنْ ذَا يَعْلَمُ مَا أَنْتَ فَلَا يَهَابُكَ

વો કોન હય? જો જાનતા હો કે તૂ કોન હય,
ફિર તુજહસે મરઉબ (પ્રભાવિત) ન હો.

الْفَتْ بِقُدْرَتِكَ الْفِرَقَ

તૂને અપની કુદરસે મુન્તશિરકો મુત્તહિદ કીયા.

وَفَلَقْتَ بِلُطْفِكَ الْفَلَاقَ

ઔર અપને લુત્ફસે સુફેદીએ સુબ્હકો નુમાયાં
કીયા.

وَأَنْزَلْتَ بِكَرَمِكَ دِيَاجِي الْغَسَقِ

ओर तुने ही अपने करमसे तारीक रातोंके
रोशन किया

وَأَنْهَرْتَ الْبَيَّاهَ مِنَ الصُّمِّ الصَّيَاحِيْدِ
عَذْبًا وَأَجَاغًا

ओर तुने सप्त पथरोंमें से भीठे ओर भारे
पानीके यश्मे जारी किये.

وَأَنْزَلْتَ مِنَ الْمُعْصِرَاتِ مَاءً ثَجَّاجًا

ओर बादलोंसे निभरा हुवा भीठा पानी
बरसाया.

وَجَعَلَتِ الشَّمْسُ وَالْقَمَرَ لِلْبَرِيَّةِ سِرَاجًا
وَهَاجًا

ओर तुने सुरज ओर यांढको छन्सानोंके लिये
रोशन यिराग बनाया.

مِنْ غَيْرِ أَنْ تُبَارِسَ فِيهَا ابْتَدَأَتْ بِهِ
لُغُوبًا وَلَا عِلَاجًا

બગાયર ઇસકે કે જો કુછ તુને પચદા ક્રિયા થકા
હો, ઓર ઇસકા ઇલાજ ક્રીયા હો.

فِيَا مَنْ تَوَحَّدَ بِالْعِزِّ وَالْبَقَاءِ

પસ, અય ઇઝઝત ઓર બકામેં યગાના

وَقَهَرَ عِبَادَهُ بِالْمَوْتِ وَالْفَنَاءِ

ઓર મોત ઓર ફનાકે ઝરીએ બંદો પર ગાલિબ
રહેનેવાલે !

صَلِّ عَلَى مُحَمَّدٍ وَإِلَيْهِ الْاَتْقِيَاءِ

રહમત ફરમા મોહમ્મદ સ.અ.વ. પર જો
પરહેઝગાર હય

وَاسْمِعْ نِدَائِي

ઓર મેરી પુકાર સુન લે,

وَاسْتَجِبْ دُعَائِي

મેરી દોઆ કબુલ ફરમા.

وَحَقِّقْ بِفَضْلِكَ أَمَلِي وَرَجَائِي

ओर अपने करमसे मेरी तमन्नाओं और
उम्मीदोंको पूरी कर दे.

يَا خَيْرَ مَنْ دُعِيَ لِكُشْفِ الضُّرِّ

अथ वो बहेतरीन आत ! जिसे तकलीफ़ दूर
करनेके लिये पुकारा जाता हय

وَالْبَأْمُولِ لِكُلِّ عُسْرٍ وَيُسْرٍ ،

ओर अथ तंगी ओर इराजीमें उम्मीदगाह !

بِكَ أَنْزَلْتُ حَاجَتِي

मैं तेरे हुजुर हाजत लेकर आया हूँ,

فَلَا تُرُدَّنِي مِنْ سَنِّي مَوَاهِبِكَ خَائِبًا

पस, भुजे अपनी वसीअ अताओंसे मेहइमी के
साथ दूर न कर.

يَا كَرِيمُ يَا كَرِيمُ يَا كَرِيمُ

या करीम, या करीम, या करीम !

بِرَحْمَتِكَ يَا أَرْحَمَ الرَّاحِمِينَ

अपनी रहेमतके साथ जो सबसे ज़ियादा
रहेमत करनेवाला हय.

وَصَلَّى اللهُ عَلَىٰ خَيْرِ خَلْقِهِ

ओर भुटाकी रहेमत हो ढल्कमें बहेतरीन

مُحَمَّدٍ وَآلِهِ أَجْمَعِينَ

हजरत मोहम्मद स.अ.व. ओर उनकी सब ही
आल पर.

પછી સજદામાં જાય અને કહે :

إِلٰهِ قَلْبِي مَحْجُوبٌ

યા અલ્લાહ ! મેરે દિલ પર હિજાબ હય,

وَنَفْسِي مَعْيُوبٌ

મેરે નફસમેં અયબ હય,

وَعَقْلِي مَغْلُوبٌ

મેરી અકલ નાકારા હય,

وَهَوَائِي غَالِبٌ

मेरी ज्वाहिश गातिब,

وَطَاعَتِي قَلِيلٌ

मेरी षबाएत कम,

وَمَعْصِيَتِي كَثِيرٌ

ओर गुनाह बहोत जियादा हय.

وَلِسَانِي مُقِرٌّ بِالذُّنُوبِ

મેરી ઝબાન ગુનાહોંકા ઇકરાર કરતી હય,

فَكَيْفَ حِيلَتِي

તો મેરા ચારએકાર ક્યા હય ?

يَا سِتَّارَ الْعُيُوبِ

અય એબોંકે છુપાનેવાલે !

وَيَا عَلَّامَ الْغُيُوبِ

અય છુપી બાતોંકો જાનનેવાલે,

وَيَا كَاشِفَ الْكُرُوبِ

અથ દુ:ખોકો દૂર કરનેવાલે !

إِغْفِرْ ذُنُوبِي كُلَّهَا

મેરે તમામ ગુનાહ બખ્શ દે,

بِحُرْمَةِ مُحَمَّدٍ وَآلِ مُحَمَّدٍ

વાસ્તા તુજે મોહમ્મદ સ.અ.વ. ઓર આલે

મોહમ્મદ અ.સ.કા

يَا غَفَّارُ يَا غَفَّارُ يَا غَفَّارُ

या गङ्गार, या गङ्गार, या गङ्गार !

بِرَحْمَتِكَ يَا أَرْحَمَ الرَّاحِمِينَ

अपनी रहेमतके साथ अथ सबसे ज़ियादा

रहम करनेवाले !